



<b>तामाकोशी गाउँपालिकाद्वारा प्रकाशित</b>		
<b>स्थानीय राजपत्र</b>		
<b>खण्ड १</b>	<b>संख्या</b>	<b>मिति २०७९।१०।२९</b>
<b>भाग २</b>		
<b>तामाकोशी गाउँपालिका</b>		
<b>नेपालको संविधानको धारा २१५ बमोजिमको गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।</b>		
<b>सम्बन्ध २०७९ सालको कार्यविधि संख्या ...</b>		

### **सेवा करारमा कर्मचारी व्यवस्थापन कार्यविधि, २०७९ (संशोधित)**

#### **प्रस्तावना:**

तामाकोशी गाउँपालिकाले उपलब्ध गराउने सेवा प्रवाह र विकास निर्माणको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल सरकारले स्वीकृत गरेको कर्मचारी दरबन्दीको अधीनमा रहि प्राविधिक कर्मचारीको रिक्त पदमा करार सम्झौताका आधारमा सेवा करारमा कर्मचारी लिने कार्यलाई थप व्यवस्थित गर्नका निमित्त,

तामाकोशी गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी तामाकोशी गाउँ कार्यपालिकाको मिति २०७९।१०।२९ को बैठकले यो कार्यविधि संशोधन गरी स्वीकृत गरेको छ ।

#### **१. संक्षिप्त नाम र प्रारम्भ:**

क. यस कार्यविधिको नाम "सेवा करारमा कर्मचारी व्यवस्थापन कार्यविधि, २०७९ (संशोधित)" रहेको छ ।

ख. यो कार्यविधि तामाकोशी गाउँ कार्यपालिकाको बैठकबाट पारित भएको मितिबाट लागू हुनेछ ।

#### **२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा-**

क. "अध्यक्ष" भन्नाले क्रमशः गाउँपालिकाको अध्यक्ष सम्झनु पर्दछ ।

ख. "ऐन" भन्नाले "स्थानीय सरकार सञ्चालन ऐन, २०७४" सम्झनु पर्दछ ।

ग. "कार्यविधि" भन्नाले "सेवा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि, २०७५" सम्झनु पर्दछ ।

घ. "कार्यालय" भन्नाले गाउँ कार्यपालिकाको कार्यालय सम्झनु पर्दछ ।

ङ. "प्राविधिक कर्मचारी" भन्नाले दफा ३(२) बमोजिम प्राविधिक सेवा उपलब्ध गराउने गरी व्यवस्था भएका कर्मचारी सम्झनु पर्दछ ।

ड१. श्रेणी विहिन कर्मचारी भन्नाले कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, मालि, बगैँचे, सवारी चालक लगायत तोकिएका अन्य पद सम्झनुपर्ने छ ।

च. "समिति" भन्नाले दफा ५ बमोजिम गठित अन्तवार्ता तथा सूचिकरण समिति सम्झनु पर्दछ ।

३. **कार्यविधि लागू हुने क्षेत्र र सेवा:** (१) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा (७) तथा स्थानीय तहमा सेवा प्रवाह सम्बन्धि व्यवस्थाको दफा १४(४) बमोजिम प्राविधिक कर्मचारी करारमा राख्ने प्रयोजनको लागि यो कार्यविधि स्वीकृत गरी लागू गरिएको छ ।

(२) कार्यालयले देहायको सेवासँग सम्बन्धित प्राविधिक कर्मचारी यस कार्यविधि बमोजिम अवधि तोकिएका करारमा राख्न सक्नेछः

(क) इञ्जिनियरिङ्ग सेवासँग सम्बन्धित

(ख) कृषि सेवासँग सम्बन्धित

(ग) पशु सेवासँग सम्बन्धित

(घ) वन सेवासँग सम्बन्धित

(ङ) स्वास्थ्य सेवासँग सम्बन्धित

(च) अन्य कुनै प्राविधिक सेवासँग सम्बन्धित ।

(छ) श्रेणी विहिन कर्मचारीहरू ।

४. **छनौट सम्बन्धी व्यवस्था:** दफा ३ बमोजिमका प्राविधिक कर्मचारी कार्यालयले करारमा राख्ने प्रयोजनको लागि सूचिकरण तथा छनौट सम्बन्धि व्यवस्था देहाय बमोजिम हुनेछः

(१) प्राविधिक कर्मचारीको अनुसूचि - १ बमोजिम स्वीकृत कार्य विवरण बमोजिम पद वा सेवा क्षेत्र तथा सम्बन्धित सेवा समूहको योग्यता, पारिश्रमिक, सेवा शर्त समेत तोकिएका सम्बन्धित कार्यालयको सूचनापाटी, वेभसाईट तथा अन्य कुनै सार्वजनिक स्थलमा अनुसूची - २ बमोजिमको ढाँचामा कम्तीमा १५ (पन्ध्र) दिनको सूचना प्रकाशन गर्नुपर्नेछ ।

(२) आवेदन फारामको नमूना अनुसूची - ३ बमोजिम हुनेछ । आवेदन दस्तुर गाउँ कार्यपालिकाबाट निर्धारण भए बमोजिम हुनेछ ।

(३) उपदफा (२) बमोजिम पर्न आएका आवेदनहरु देहायको आधारमा दफा ५ को समितिले मूल्याङ्कन गरी सुचिकृत गर्नुपर्नेछ :

क. शैक्षिक योग्यता वापत - (अ) अंक अंकित स्तर निर्धारण पद्धति- ६० (साठी) अंक

विशिष्ट श्रेणी वापत ६०, प्रथम श्रेणी वापत ५५, द्वितीय श्रेणी वापत ५०, तृतीय श्रेणी वापत ४५, (त्रिभुवन विश्वविद्यालयको अंक गणनाका आधारमा) ।

(आ) अक्षर अंकित स्तर निर्धारण पद्धति- ६० (साठी) अंक

Cumulative Grading Point (३.५ देखि ४.० सम्म) ६०, Cumulative Grading Point (३.० देखि ३.५ भन्दा कम) ५५, Cumulative Grading Point (२.५ देखि ३.० भन्दा कम) ५०, Cumulative Grading Point २.५ भन्दा कम ४५

ख. कार्य अनुभव वापत - १० (दश) अंक (प्रति वर्ष २ अंकको दरले, प्रमाणित विवरण संलग्न भएको हुनुपर्ने) ।

ग. स्थानीय बासिन्दालाई देहाय बमोजिम - १० (दश) अंक

१. सम्बन्धित गाउँपालिकाको बासिन्दा भएमा - १० अंक

२. सम्बन्धित जिल्लाको बासिन्दा भएमा - ५ अंक

३. अन्य जिल्ला - ३ अंक

घ. अन्तर्वार्तामा अधिकतम २० अंक - यस अनुसार अंक प्रदान गर्दा न्युनतम ८ (आठ) र अधिकतम १४ (चौध) को सीमाभित्र रही प्रदान गर्नुपर्नेछ ।

(४) उपदफा (१) बमोजिम आवेदन माग गर्दा प्राविधिक कार्य (इञ्जिनियरिङ, स्वास्थ्य तथा पशु चिकित्सा लगायतका अन्य क्षेत्र) का लागि आवश्यक पर्ने व्यवसायिक प्रमाणपत्र (लाईसेन्स) प्राप्त गरेका व्यक्तिले मात्र आवेदन दिन सक्नेछन् ।

५. अन्तर्वार्ता र सूचिकरण समिति: (१) माग पद संख्याका आधारमा कार्यविधिको दफा (४) को उपदफा (३) बमोजिम उच्चतम अंक प्राप्त गरेका उम्मेदवारलाई प्रारम्भिक छनोट गर्न र अन्तर्वार्ता समेत लिई सूचिकरणको सिफारिस गर्न देहायको अन्तर्वार्ता तथा सूचिकरण समिति रहनेछ:

(क) प्रमुख प्रशासकीय अधिकृत - संयोजक

(ख) अध्यक्षले तोकेको विषय विज्ञको रूपमा

सरकारी सेवाको अधिकृत स्तरको कर्मचारी - सदस्य

(ग) गाउँपालिकाको विषयगत शाखा प्रमुख - सदस्य

(२) श्रेणी विहिन कर्मचारीहरूको छनोट तथा सूचिकरण उपदफा (३) बमोजिम गर्नुपर्ने छ ।

६. सूचिकरणको विवरण प्रकाशन गर्ने : (१) दफा ४ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरू दफा ५ बमोजिमको समितिको सिफारिसको आधारमा कार्यालयले उम्मेदवारहरूको

रोल नम्बर, नाम थर, ठेगाना, काम गर्न तोकिएको शाखा आदि समेत उल्लेख गरी योग्यताक्रम अनुसार सूचिकरणको विवरण प्रकाशन गर्नेछ ।

(२) उपदफा (१) बमोजिम सूचिकरण प्रकाशन गर्दा पद संख्या भन्दा दोब्बर संख्यामा वैकल्पिक उम्मेदवारको सूची समेत प्रकाशन गर्नुपर्नेछ र सिफारिश भएका उम्मेदवारहरूको सूची सूचना पाटीमा समेत टाँस गर्नुपर्नेछ ।

तर, आवेदन नै कम परेको अवस्थामा कम उम्मेदवार सुचिकरण गर्न सकिनेछ ।

(३) उपदफा (१) बमोजिमको योग्यताक्रममा रहेका उम्मेदवारलाई छिटो सञ्चार माध्यमबाट जानकारी गराई सोको अभिलेख समेत राख्नुपर्नेछ ।

(४) प्राविधिक कर्मचारीहरूको लिखित परिक्षा लोकसेवा आयोग वा प्रदेश लोकसेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम अनुसार गर्नुपर्ने छ ।

७. **करार गर्ने:** (१) कार्यालयले सूचिकृत गरेका मुख्य उम्मेदवारलाई ७ (सात) दिनको म्याद दिई करार गर्न सूचना दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिमको अवधी भित्र करार सम्झौता गर्न आउने सूचिकृत उम्मेदवारसँग कार्यालयले अनुसूची - १ बमोजिमको कार्य-विवरण सहित अनुसूची - ४ बमोजिमको ढाँचामा करार गर्नुपर्नेछ । उक्त अवधि भित्र सम्पर्क राख्न नआएमा क्रमशः वैकल्पिक उम्मेदवारलाई सूचना दिई करार गर्न सकिनेछ ।

(३) उपदफा (२) बमोजिम करार गरे पश्चात अनुसूची - ५ बमोजिमको पत्र कार्यालयले प्राविधिक कर्मचारीलाई दिनुपर्नेछ ।

(४) उपदफा (२) बमोजिम कार्यालयले कार्यविवरण दिँदा विषयगत शाखा समेत तोकिएको काममा लगाउनु पर्नेछ ।

(५) यस कार्यविधि बमोजिम करार गर्दा सामान्यतः आर्थिक वर्षको श्रावण १ (एक) देखि अर्को वर्षको असार मसान्तसम्मका लागि मात्र करार गर्नु पर्नेछ । तर उक्त पदले गर्नुपर्ने काम समाप्त भएमा वा पर्याप्त नभएमा वा कार्यप्रारम्भ नै नभएको अवस्थामा स्थानीय तहले कामको बोझ र अवधी हेरी करारको अवधी घटाउन सक्नेछ ।

(६) उपदफा (५) बमोजिम एक आर्थिक वर्षको निमित्त सेवा करारमा लिएको व्यक्तिलाई पुनः अर्को वर्षको लागि सेवा करारमा लिनु परेमा पुनः परिक्षण, छनौट र शुरू करार सरह मानि सम्झौता गरिनेछ ।

(७) प्राविधिक कर्मचारीले स्वेच्छाले करार निरन्तरता गर्न नचाहेमा कम्तीमा १ (एक) महिना अगाडी कार्यालयमा लिखित रूपमा जानकारी गराउनु पर्नेछ । यसरी जानकारी नगराई करार अन्त गरी काम छोडेमा त्यस्तो व्यक्तिलाई पुनः करारमा काम गर्ने अवसर दिइने छैन ।

(८) यस दफा विपरितको अवधि उल्लेख गरी वा करारमा उल्लेख भए भन्दा बढी रकम भुक्तानी दिएमा त्यसरी अवधि उल्लेख गर्ने वा रकम भुक्तानी गर्ने कर्मचारीको तलब भत्ताबाट कट्टा गरी असूल उपर गरि विभागीय कारवाही समेत गरिनेछ ।

(९) लिखित परिक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अन्य कार्यविधि अन्तर्वार्ता र सूचीकरण समितिले निर्धारण गर्न सक्नेछ ।

८. **कार्य शर्त, पारिश्रमिक, अवधि र बिदा :** (१) यस कार्यविधि बमोजिम सेवा करार सम्झौता गरिएका प्राविधिक कर्मचारीको मासिक पारिश्रमिक सम्बन्धित तह वा पदको शुरु तलब स्केलमा नबढ्ने गरी करार सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ । स्थानीय भत्ता पाउने स्थानमा नेपाल सरकारको दररेट बमोजिम करारमा उल्लेख भए अनुसार स्थानीय भत्ता उपलब्ध गराउन सकिनेछ ।

(२) कार्यालयले कार्यविवरणमा उल्लेख भए बमोजिम प्रगतिको स्थलगत वा वस्तुगत प्रतिवेदनका आधारमा कार्य सम्पादन अनुसार करारमा उल्लेख गरी भ्रमण भत्ता वा फिल्ड भत्ता उपलब्ध गराउन सक्नेछ ।

तर, करार सम्झौतामा उल्लेख नगरिएको भ्रमण भत्ता, फिल्ड भत्ता वा अन्य भत्ता उपलब्ध गराउन सकिने छैन ।

(३) कार्यालयले करारका प्राविधिक कर्मचारीको पारिश्रमिक भुक्तानी गर्दा अनुसूची ६ बमोजिमको ढाँचामा निजले महिनाभरी गरेको कामको विवरण (Time Sheet) सहितको प्रतिवेदन तयार गर्न लगाई आवश्यकतानुसार सम्बन्धित विषयगत शाखाको सिफारिश प्राप्त गरी प्रशासन शाखा प्रमुख मार्फत कार्यालय प्रमुखले प्रमाणीत गरे पश्चात मात्र भुक्तानी गर्नु पर्नेछ ।

(४) यस कार्यविधि बमोजिम प्राविधिक कर्मचारीले करारमा काम गरेकै आधारमा पछि कुनै पनि पदमा अस्थायी वा स्थायी नियुक्ती हुनाका लागि कुनै पनि दाबी गर्न पाउने छैन ।

(५) उपदफा (१) बमोजिम करार गर्दा काम शुरु गर्ने मिति र अन्त्य गर्ने मिति समेत उल्लेख गर्नुपर्नेछ । तर त्यस्तो करारको अवधी एक वर्षमा ३ (तिन) पटकसम्म नविकरण गर्न सक्ने गरी वा एकै पटकमा गरेको खण्डमा समेत १ (एक) वर्ष भन्दा बढी हुने छैन ।

(६) सेवा करार गरिएका कर्मचारीहरूलाई सार्वजनिक बिदा बाहेक १ (एक) दिन सम्म तलबी बिदा उपलब्ध गराउन सकिनेछ । कार्यालयको लागि आवश्यक परेको खण्डमा बिदाको दिनमा पनि सेवा उपलब्ध गराउनु पर्नेछ । यसरी सार्वजनिक बिदाको दिनमा कार्यालयमा काम लगाए बापत मासिक करार रकमको दामासाहीले पाउने रकम दोश्रो पक्षलाई दिईनेछ । दायित्व सार्न नसकिने प्रकृतिका विषयमा निर्णय भएबमोजिम तलबि बिदा दिन सकिनेछ ।

९. **करारको समाप्ती:** (१) यस कार्यविधि बमोजिम करार गरिएको पद वा दरबन्दीमा नेपालको संविधान बमोजिम कुनै कर्मचारी समायोजन भई आएमा उक्त कर्मचारी कार्यालयमा हाजिर भएको दिनदेखि त्यस्तो व्यक्तिको करार स्वतः अन्त्य हुनेछ ।

(२) करार सम्झौता गरिएको प्राविधिक कर्मचारीको कार्य सन्तोषजनक नभएको भनि कार्यरत विषयगत शाखा वा कार्यालयले सिफारिश गरेमा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा वा प्रमुख प्रशासकीय अधिकृतले तोकेको अधिकृत स्तरको कर्मचारीको नेतृत्वमा एक समिति गठन गरी सात दिन भित्र आवश्यक छानविन गर्न लगाई एक पटक सम्म सफाइको मौका दिई सो समितिको सिफारिसमा कार्यालयले जुनसुकै अवस्थामा सेवा करारबाट हटाउन सक्नेछ ।

१०. **विविध:** यस कार्यविधिको कार्यान्वयनको क्रममा थप व्यवस्था गर्नु परेमा यस कार्यविधि तथा प्रचलित कानूनसँग नबाझिने गरी गाउँ कार्यपालिकाले आवश्यक निर्णय गर्न सक्नेछ ।
११. **खारेजी र बचाउ:** यस कार्यविधी जारी हुनुभन्दा अगाडी नियुक्त भएका प्राविधिक कर्मचारी यसै कार्यविधी बमोजिम नियुक्त भएको मानिनेछ ।

**अनुसूची - १**  
(दफा ४.१ सँग सम्बन्धित कार्यविवरणको ढाँचा)  
तामाकोशी गाउँ कार्यपालिकको कार्यालय  
जफे, दोलखा  
प्रदेश नं. ३, नेपाल

**कार्य विवरणको नमुना:**

प्राविधिक कर्मचारीको पदनाम:

काम गर्नुपर्ने स्थान:

प्राविधिक कर्मचारीको नाम:

सुपरिवेक्षक:

प्रतिवेदन पेश गर्नुपर्ने अधिकारी:

**कार्य विवरण:**

- १.
- २.
- ३.
- ४.

**अनुसूची - २**  
(दफा ४.१ सँग सम्बन्धित आवेदनको ढाँचा)  
तामाकोशी गाउँ कार्यपालिकको कार्यालय  
जफे, दोलखा  
प्रदेश नं. ३, नेपाल  
सेवा करारमा जनशक्ति लिने सम्बन्धी सूचना  
(सूचना प्रकाशित मिति : )

तामाकोशी गाउँपालिकाको लागि ..... (विषयगत शाखा) मा रहने गरी ..... (पद) को रूपमा देहायको संख्या र योग्यता भएको प्राविधिक कर्मचारी सेवा करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र दिनको २:०० बजेसम्म राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सवैको लागि यो सूचना प्रकाशन गरिएको छ । सम्बन्धित फाराम, दरखास्त दस्तुर, कार्य-विवरण, पारिश्रमिक, सेवाका शर्तहरू सहितको विस्तृत विवरण गाउँ कार्यपालिकाको कार्यालय वा वेवसाइट [www.tamakoshimun.gov.np](http://www.tamakoshimun.gov.np) बाट उपलब्ध हुनेछ ।

पद नाम	संख्या

२. **शैक्षिक योग्यता र अनुभव:** सम्बन्धित पदको लागि शैक्षिक योग्यता र अनुभव सम्बन्धी व्यवस्था नेपाल सरकार, लोकसेवा आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।
३. **दरखास्तमा संलग्न गर्नुपर्ने:** उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, अनुभवको प्रमाणित प्रतिलिपि तथा प्रचलित नेपाल कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गरेको हुनुपर्नेछ ।

### अनुसूची - ३

#### (दफा ४.२ सँग सम्बन्धित दरखास्त फारामको ढाँचा)

#### तामाकोशी गाउँ कार्यपालिकाको कार्यालय

#### जफे, दोलखा

#### प्रदेश नं ३, नेपाल

#### सेवा करारको लागि दरखास्त फाराम

हालसालै खिचेको पासपोर्ट साईजको पुरै मुखाकृति देखिने फोटो यहाँ टास्ने र फोटो र फाराममा पर्ने गरी उम्मेदवार स्वयंले दस्तखत गर्ने

#### (क) वैयक्तिक विवरण

नाम, थर	(देवनागरीमा)	जारी गर्ने जिल्ला :	लिङ्ग:
	(अंग्रेजी ठूलो अक्षरमा)		
नागरिकता नं:		मिति :	
स्थायी ठेगाना	क) जिल्ला	ख) न.पा./गा.वि.स.	ग) वडा नं:
	घ) टोल:	ड) मार्ग/घर नं.:	च) सम्पर्क नं.:
पत्राचार गर्ने ठेगाना :			ईमेल:
बाबुको नाम, थर :	जन्म मिति :	(वि.सं.मा)	(ईस्वि संवत्मा)
बाजेको नाम, थर :	हालको उमेर :	वर्ष:	महिना:

#### (ख) शैक्षिक योग्यता/तालिम (दरखास्त फाराम भरेको पदको लागि चाहिने आवश्यक न्यूनतम शैक्षिक योग्यता/तालिम मात्र उल्लेख गर्ने)

आवश्यक योग्यता	न्यूनतम योग्यता	विश्वविद्यालय/बोर्ड/तालिम संस्था	दिने	शैक्षिक उपाधि/तालिम	संकाय	श्रेणी/प्रतिशत	मूल विषय
शैक्षिक योग्यता							
तालिम							

#### (ग) अनुभव सम्बन्धी विवरण

कार्यालय	पद	सेवा/समूह/उपसमूह	श्रेणी/तह	स्थायी/अस्थायी/करार	अवधि	
					देखि	सम्म

मैले यस दरखास्तमा खुलाएका सम्पूर्ण विवरणहरू सत्य छन् । दरखास्त बुझाएको पदको सूचनाको लागि अयोग्य ठहरिने गरी कुनै सजाय पाएको छैन । कुनै कुरा ढाँटे वा लुकाएको ठहरिएमा प्रचलित कानून बमोजिम सहनेछु/बुझाउनेछु । उम्मेदवारले पालना गर्ने भनी प्रचलित कानून तथा यस दरखास्त फारामका पृष्ठहरूमा उल्लेखित सबै शर्त तथा नियमहरू पालना गर्न मन्जुर गर्दछु । साथै करारमा उल्लेखित शर्तहरू पूर्ण रूपमा पालना गर्नेछु र करारको समयभन्दा अगावै करारको अन्त्य गर्दा कम्तिमा ३ महिनाको पूर्व सूचना दिई कार्यालयमा निवेदन दिनेछु ।

उम्मेदवारको ल्याप्चे सहीछाप	उम्मेदवारको दस्तखत
-----------------------------	--------------------



दायाँ	बायाँ	
		मिति:
कार्यालयले भर्ने:		
रसिद/भौचर नं. :	रोल नं. :	
दरखास्त अस्वीकृत भए सो को कारण :		
दरखास्त रुजु गर्नेको नाम र दस्तखतः मिति :	दरखास्त स्वीकृत/अस्वीकृत गर्नेको दस्तखत मिति :	

**द्रष्टव्य :** दरखास्त साथ सूचनामा उल्लेखित लगायत निम्नलिखित कागजातहरू अनिवार्य रूपमा उम्मेदवार आफैले प्रमाणित गरी पेश गर्नु पर्नेछ ।(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (२) समकक्षता र सम्बद्ध आवश्यक पर्नेमा सो को प्रतिलिपि, (३) न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, प्राविधिक कार्य (इञ्जिनियरिङ्ग, स्वास्थ्य तथा पशु चिकित्सा लगायतका अन्य क्षेत्र) का लागि आवश्यक पर्ने व्यवसायिक प्रमाणपत्र (लाईसेन्स)को प्रतिलिपि, तालिम र अनुभव आवश्यक पर्नेमा सो समेतको प्रतिलिपि, आदि ।

### अनुसूची - ४

#### (दफा ७.१ सँग सम्बन्धित करार सम्झौताको ढाँचा)

#### करार सम्झौता

तामाकोशी गाउँ कार्यपालिकाको कार्यालय, (यसपछि पहिलो पक्ष भनिएको) र .....  
जिल्ला,.....नगरपालिका/गाउँपालिका, वडा नं..... बस्ने श्री  
.....को नाती/नातिनी श्री .....को  
छोरा/छोरी (यसपछि दोस्रो पक्ष भनिएको) वर्ष ..... को श्री..... का बीच  
तामाकोशी गाउँ कार्यपालिकाको कार्यालयको .....(इञ्जिनियर) पदको  
कामकाज गर्न गराउन मिति २०७ /...../..... को निर्णयानुसार देहायका कार्य/शर्तको अधिनमा रहि  
दोस्रो पक्षले पहिलो पक्षलाई सेवा उपलब्ध गराउन मञ्जुर भएकाले यो करारको संझौता गरी एक/एक  
प्रति आपसमा बुझि लियोँ दियोँ :

- कामकाज सम्बन्धमा :** दोस्रो पक्षले आफुलाई तोकिएको संलग्न कार्य विवरण अनुसारको कार्य पहिलो पक्षले तोकेको समय र स्थानमा उपस्थित भई गर्नु पर्नेछ र आवश्यकतानुसार थप काम गर्नु पर्नेछ ।
- कामकाज गर्नु पर्ने स्थान:** .....
- करारमा काम गरे बापत पाउने पारिश्रमिक :** प्रत्येक महिना व्यतित भएपछि, पहिलो पक्षले दोस्रो पक्षलाई मासिक रूपमा रु. .... (अक्षरेपी रु. .... पारिश्रमिक चेक मार्फत उपलब्ध गराउनेछ ।
- आचरणको पालना:** दोस्रो पक्षले तामाकोशी गाउँपालिकाको प्रचलित कानूनमा व्यवस्था भएका आचरण तथा अनुशासन सम्बन्धी व्यवस्थाहरू पालना गर्नु पर्नेछ ।
- विदा:** दोस्रो पक्षलाई सार्वजनिक बिदा बाहेक अन्य कुनै पनि किसिमको बिदा उपलब्ध हुने छैन । विशेष परिस्थितीमा सेवा करार गरिएका कर्मचारीहरूलाई सार्वजनिक बिदा बाहेक १ (एक) दिन सम्म तलबी बिदा उपलब्ध गराउन सकिनेछ । कार्यालयको लागि आवश्यक परेको खण्डमा बिदाको दिनमा पनि सेवा उपलब्ध गराउनु पर्नेछ । यसरी सार्वजनिक बिदाको दिनमा

कार्यालयमा काम लगाए बापत मासिक करार रकमको दामासाहीले पाउने रकम दोश्रो पक्षलाई दिईनेछ । दायित्व सार्न नसकिने प्रकृतिका विषयमा निर्णय भएबमोजिम तलबि बिदा दिन सकिनेछ ।

६. **कार्यालयको सम्पत्तिको सुरक्षा:** दोस्रो पक्षले कार्यालयको चल अचल सम्पत्तिको नोक्सानी वा हिनामिना गरेमा सो को क्षतिपूर्ति वा हानी नोक्सानीको बिगो दोश्रो पक्षले पहिलो पक्षलाई दिनु पर्नेछ ।
७. **गोप्यता:** दोस्रो पक्षले कार्यालयको कागजपत्र, जिन्सी सामान एवं गोप्य कुरा वा कागजात कुनै अनधिकृत व्यक्ति वा देशलाई उपलब्ध गराएको प्रमाणित भएमा दोस्रो पक्षलाई करारबाट हटाई सोबाट भएको हानी नोक्सानीको क्षतिपूर्ति दोश्रो पक्षबाट भराईनेछ र निजलाई कालो सूचीमा समेत राखिनेछ ।
८. **करार अवधि:** यो करार सम्झौता २०७७.।।।. देखि २०७७. असार मसान्त सम्म लागू हुनेछ ।
९. **कार्यसम्पादन मूल्यांकन:** पहिलो पक्षले दोस्रो पक्षको कार्य सम्पादन मूल्यांकन गर्ने र सो मूल्यांकन गर्दा सालवसाली निरन्तरता दिन उपयुक्त देखिएमा कार्यविधिको दफा ९ बमोजिम करार निश्चित अवधिको लागि थप हुन सक्नेछ ।
१०. **पारिश्रमिक कट्टी र करार सेवाको शर्तको अन्त्य:** दोश्रो पक्षले पहिलो पक्षलाई लगातार ७ (सात) दिन भन्दा बढी उक्त सेवा उपलब्ध नगराएमा, सन्तोषजनक सेवा दिन नसकेमा अनुपस्थित रहेको अवधिको पारिश्रमिक दामासाहिले कट्टा गरिनेछ र सो भन्दा बढी सेवा नगरेमा स्वतः यो संझौता पहिलो पक्षले रद्द गरी अर्को व्यवस्था गर्न वाधा पर्ने छैन । दोश्रो पक्षले शारिरीक रुपमा अस्वस्थ भई वा अन्य कुनै कारणले सेवा दिन असमर्थ भएमा वा काम सन्तोषजनक नभएमा वा आचरण सम्बन्धी कुराहरु बराबर उल्लंघन गरेमा दोश्रो पक्षसंगको संझौता रद्द गर्न सक्नेछ र निजको सट्टा अर्को व्यक्ति करारमा राखि काम लगाउन बाधा पर्ने छैन ।
११. **दावी नपुग्ने:** दोश्रो पक्षले यस करार बमोजिम काम गरेकै आधारमा पछि कुनै पनि पदमा अस्थायी वा स्थायी नियुक्ति हुनाका लागि दाबी गर्न पाउने छैन/गर्ने छैन ।
१२. **प्रचलित कानून लागू हुने:** यस संझौतामा उल्लेख नभएको कुरा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।

गाउँपालिकाको तर्फबाट :

हस्ताक्षर :

नाम :

पद :

कार्यालयको छाप:

दोस्रो पक्ष (करार गर्ने व्यक्ति):

हस्ताक्षर :

नाम :

ठेगाना :

अनुसूची - ५

(दफा ७.२ सँग सम्बन्धित करार सूचना पत्रको ढाँचा)

तामाकोशी गाउँ कार्यपालिकाको कार्यालय

जफे, दोलखा

प्रदेश नं. ३, नेपाल

च.नं.

मिति:

प.सं.

श्री .....

ठेगाना .....

विषय: सेवा करार सम्झौता सम्बन्धमा ।

तपाईंलाई मिति २०७...।...।... को निर्णयानुसार सूचिकरण गरिए बमोजिम .....  
(पदको नाम वा काम) का लागि यसैसाथ संलग्न सेवा करार (सम्झौता) बमोजिम मिति  
२०७...।...।... देखि २०७...।...।... सम्म सेवा करारमा राखिएको हुँदा संलग्न कार्यशर्त अनुरूप  
आफ्नो काम इमान्दारीपूर्वक र व्यवसायिक मूल्य मान्यता अनुरूप गर्नुहुन जानकारी गराइन्छ ।

साथै आफ्नो काम कर्तव्य पालना गर्दा यस गाउँपालिकाको कर्मचारीले पालना गर्नुपर्ने आचार  
संहिता र आचरणको समेत परिपालना हुन जानकारी गराइन्छ ।

.....

**प्रमुख प्रशासकीय अधिकृत**

**बोधार्थ:**

श्री आर्थिक प्रशासन शाखा: प्रमाणित हाजिर/Time Sheet सहितको प्रतिवेदनका आधारमा सेवा करार  
सम्झौता बमोजिमको रकम मासिक रूपमा उपलब्ध गराउनुहुन ।

श्री सामान्य प्रशासन शाखा: हाजिरीको व्यवस्था हुन ।

श्री ..... नं. वडा कार्यालय, ..... ।

अनुसूची - ६

(दफा ८.३ सँग सम्बन्धित महिनाभरी गरेको कामको विवरण सहितको दैनिक हाजिरी रेकर्ड तथा कार्य विवरण फारमको  
ढाँचा)

तामाकोशी गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय, जफे, दोलखा

प्रदेश नं. ३, नेपाल

दैनिक हाजिरी रेकर्ड तथा कार्य विवरण फारम

प्राविधिकको नाम:  
सेवाको प्रकार:  
साल, महिना:

पद,श्रेणी,दर्जा:

स्थायी ठेगाना:  
सम्पर्क नंबर:  
कार्यक्षेत्र:

गते	गरेको कामको संक्षिप्त विवरण	लाभग्राहीको विवरण	हस्ताक्षर	कैफियत
१				
२				
३				
४				
५				
६				
७				
८				
९				
१०				
११				
१२				
१३				
१४				
१५				
१६				
१७				
१८				
१९				
२०				
२१				
२२				
२३				
२४				
२५				
२६				
२७				
२८				
२८				
२९				
३०				
३१				
३२				

उपरोक्त बमोजिम काम गरेको साँचो  
हो भनी सिफारिस गर्ने-पेश गर्नेको  
नाम,थर:  
पद नाम:  
सही:  
मिति:

प्रमाणित गर्ने  
प्रशासन शाखा प्रमुखको  
नाम,थर:  
पद नाम:  
सही:

कार्यालय प्रमुखको  
हस्ताक्षर  
कार्यालयको छाप

प्रमाणीकरण मिति: २०७९।१०।२९

आजाले,  
नेत्रराज गिरी  
प्रमुख प्रशासकीय अधिकृत